

स्थानीय राजपत्र



भिमाद नगरपालिकाद्वारा प्रकाशित

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

भाग १

भिमाद नगरपालिकाको सूचना

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (३) बमोजिम भिमाद नगर कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ।

भिमाद नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८२

सम्बत् २०८२ सालको ऐन नं. १

प्रस्तावना: भिमाद नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ देखि अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क सङ्कलन गर्ने, छुट दिने तथा आय सङ्कलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम भिमाद नगर सभाले यो ऐन बनाएको छ।

- १. संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम "भिमाद नगरपालिकाको आर्थिक ऐन, २०८२" रहेको छ। यो ऐन २०८२ साल श्रावण १ गतेदेखि भिमाद नगरपालिका क्षेत्रमा लागु हुनेछ।
- २. सम्पत्ति कर:** नगरपालिकाका क्षेत्रभित्र अनुसूची- १ बमोजिम सम्पत्ति कर/घरजग्गा कर लगाइने र असुल उपर गरिनेछ।
- ३. भूमि कर (मालपोत):** नगरपालिका क्षेत्रभित्र अनुसूची- २ बमोजिम भूमि कर (मालपोत) लगाइने र असुल उपर गरिनेछ।
- ४. बहाल कर:** नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पूरै वा आंशिक तवरले बहालमा दिएकोमा अनुसूची- ३ बमोजिम घर जग्गा बहाल कर लगाइने र असुल गरिनेछ।

५. व्यवसाय कर: नगरपालिकाक्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोवारका आधारमा अनुसूची- ४ बमोजिम व्यवसाय कर लगाइने र असुल उपर गरिनेछ ।
६. जडिबुटी, कवाडी र जीवजन्तु कर: नगरपालिकाक्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले उन, खोटो, जडिबुटी, वनकस, कवाडी माल र प्रचलित कानूनले निषेध गरिएको जीवजन्तु बाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिङ्ग, प्वाँख, छाला जस्ता बस्तुको व्यवसायिक कारोवार गरेवापत अनुसूची- ५ बमोजिमको कर लगाइने र असुल उपर गरिनेछ ।
७. विज्ञापन कर: नगरपालिका क्षेत्रभित्र हुने विज्ञापनमा अनुसूची- ६ बमोजिम विज्ञापन कर लगाइने र असुल उपर गरिनेछ ।
८. मनोरञ्जन कर: नगरपालिका क्षेत्रभित्र हुने मनोरञ्जन व्यवसाय सेवामा अनुसूची- ७ बमोजिम व्यवसाय कर लगाइने र असुल उपर गरिनेछ ।
९. पटके व्यवसाय कर: नगरपालिका क्षेत्रभित्र घुम्ती व्यापार गर्नेलाई अनुसूची- ८ मा उल्लेख भए अनुसार कर लगाइने छ तर नगरपालिकामा व्यवसाय दर्ता गर्नेको हकमा यस दफा लागु हुने छैन ।
१०. स्वास्थ्य सेवा शुल्क: अनुसूची -९ बमोजिम स्वास्थ्य सेवा शुल्क लगाई असुल उपर गरिनेछ ।
११. सरसफाइ शुल्क: अनुसूची-१० बमोजिम सरसफाइ शुल्क लगाइने र असुल उपर गरिनेछ ।
१२. शिक्षा सेवा शुल्क: अनुसूची-११ बमोजिम शिक्षा सेवा शुल्क लगाई असुल उपर गरिनेछ
१३. एफ एम सञ्चालन दस्तुर: अनुसूची-१२ बमोजिम एफ.एम. सञ्चालन दस्तुर लगाई असुल उपर गरिनेछ ।
१४. न्यायिक दस्तुर: अनुसूची-१३ बमोजिम न्यायिक दस्तुर लगाई असुल उपर गरिनेछ
१५. परिक्षा शुल्क: अनुसूची-१४ बमोजिम परिक्षा शुल्क लगाई असुल उपर गरिनेछ ।
१६. नक्सा पास दस्तुर: अनुसूची-१५ बमोजिम नक्सा पास दस्तुर लगाई असुल उपर गरिनेछ
१७. स्थानीय उत्पादन शुल्क: (१) अनुसूची-१६ मा उल्लेख भएका स्थानीय स्तरमा उत्पादन भई नगरपालिकाक्षेत्र बाहिर निकासी हुने उत्पादनमा स्थानीय उत्पादनको कारोवार गरे वापत स्थानीय उत्पादन शुल्क लगाइने र असुल उपर गरिनेछ ।
(२) कुनै पनि स्थानीय तहवाट भिमाद नगरपालिकाक्षेत्र भित्र निकासी भई आउने उत्पादनमा उपदफा (१) बमोजिम कर लाग्नेछ ।
१८. पार्किङ शुल्क: नगरपालिका क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराए वापत अनुसूची- १७ बमोजिम पार्किङ शुल्क लगाइने र असुल उपर गरिनेछ ।

१९. सेवा शुल्क दस्तुर: नगरपालिकाले निर्माण, सञ्चालन वा व्यवस्थापन गरेका अनुसूची- १८ मा उल्लेखित स्थानीय पूर्वाधार र उपलब्ध गराइएको सेवामा सेवाग्राहीबाट सोही अनुसूचीमा व्यवस्था भए अनुसार शुल्क लगाइने र असुल उपर गरिनेछ ।
२०. साना सवारी साधन कर: नगरपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधनमा अनुसूची- १९ बमोजिम सवारी साधन कर लगाइने र असुल उपर गरिनेछ ।
२१. पर्यटन शुल्क: नगरपालिकाले आफ्नो क्षेत्रभित्र प्रवेश गर्ने पर्यटकहरुबाट अनुसूची- २० मा उल्लिखित दरमा पर्यटन शुल्क लगाइने र असुल उपर गरिनेछ ।
२२. बहाल विटौरी शुल्क: अनुसूची- २१ बमोजिम बहाल विटौरी शुल्क लगाई असुल उपर गरिनेछ ।
२३. जलस्रोतको उपयोग तथा अनुमति दस्तुर: अनुसूची-२२ बमोजिम जलस्रोतको उपयोग तथा अनुमति दस्तुर लगाई असुल उपर गरिनेछ ।
२४. प्राकृतिक स्रोत शुल्क- भिमाद नगरपालिका अन्तर्गतका वन क्षेत्र निजी जग्गामा रहेका रोडा, ग्रेग्रान, स्लेट ढुङ्गा, चट्टान ढुङ्गा, गिटी ढुङ्गा, चिप्स, इट्टा पार्ने माटो, अन्य साधारण माटो, बालुवा, चुनढुङ्गा, नदी तथा खोलाले बगाएर ल्याएको काठ, कुकाठ र दाउरा-जराजुरी लगायतका दहत्तर-बहत्तर जस्ता खानीजन्य पदार्थको उत्खनन र सङ्कलनमा अनुसूची-२३ बमोजिम शुल्क लगाइ असुल उपर गरिनेछ ।
२५. प्रशासनिक दण्ड जरिवाना: (१) अनुसूची-२४ बमोजिम दण्ड जरिवाना लगाई असुल उपर गरिनेछ ।

(२) उपदफा (१) दण्ड जरिवाना असुल गर्ने कार्यमा संलग्न प्रहरी तथा कर्मचारीहरुलाई संकलित जरिवानाको २५ प्रतिशत प्रोत्साहन भत्ताको रूपमा उपलब्ध गराइनेछ

२६. कर छुट: चालु आर्थिक वर्षको लागि कर छुट सम्बन्धी व्यवस्था देहाय बमोजिम हुनेछ ।
- (क) नगरपालिकामा करको दायरामा नआएका तर अन्य कार्यालयमा दर्ता भएका वा हाल सम्म व्यवसाय दर्ता नभएका करदातालाई चालु आर्थिक वर्षको असोज महिनाभित्र व्यवसाय दर्ता गरी कर बुझाएमा कर रकमको ४० प्रतिशत छुटको व्यवस्था गरिनेछ ।
- (ख) महिलाको नाउँमा रहेको व्यवसायको हकमा २५ प्रतिशत कर छुटको व्यवस्था मिलाइनेछ तर चालु आर्थिक वर्षको पौष मसान्तभित्र मात्र यो व्यवस्था लागु हुनेछ ।
- (ग) "क" र "ख" वर्गका पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुले व्यवसाय सञ्चालन गरेमा वार्षिक व्यवसाय करमा सत प्रतिशत छुट दिइनेछ । यो छुट सुविधाको लागि अपाङ्गता परिचयपत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

(घ) चालु आर्थिक वर्ष देखि प्राकृतिक विपत्तिमा परी घरवास गुमाएका परिवारले मापदण्ड बमोजिम घर निर्माण गर्न पेस गरेको नक्सापास दस्तुरमा एकहजार वर्ग फिट सम्मको जमिनतला घरको ५० प्रतिशत सम्म छुट दिइनेछ ।

(ङ) नगरपालिकाले कर तथा गैर कर राजस्व सम्बन्धी ऐन, २०७९ ले ठेक्का मार्फत उठाउने भनी किटान गरेका करको हकमा ठेक्का बमोजिमको कबोल अङ्क एकमुष्ट बुझाएमा उक्त कबोल अङ्कको पाँच प्रतिशत छुट दिइनेछ तर यसमा मूल्य अभिवृद्धि कर र स्रोतमा कर कट्टी प्रयोजनको लागि लिइने करको हकमा लागु हुने छैन ।

२७. कर तथा शुल्क संकलन सम्बन्धी कार्यविधि: यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धी कार्यविधि नगरपालिकाले तोके अनुसार हुनेछ ।

२८. अन्य व्यवस्था: (१) नगरपालिकाक्षेत्रभित्र भवन निर्माण गर्न नक्सा दरखास्त पेस गरी नक्सा वापत तोकिएको दस्तुर बुझाएकोमा कुनै कारणले नक्सापास हुन नसकी सेवाग्राहीले सेवा प्राप्त नगरेको अवस्थामा दस्तुर बुझाएको सोही आर्थिकवर्ष भित्र दस्तुर फिर्ता माग्न आएमा दस्तुर बुझाएको १० प्रतिशत कट्टा गरी नक्सा दरखास्तवालालाई बाँकी रकम राजस्व परामर्श समितिको निर्णय गरी फिर्ता गर्न सकिनेछ । यस व्यवस्था अभिलेखिकरण प्रयोजनको लागि पनि लागु गरिनेछ ।
(२) करदाताले यस ऐन बमोजिम कर बुझाउदा तिर्नुपर्नेभन्दा बढी कर दाखिला गरेमा वा जुन प्रयोजनको लागि कर दाखिला गरेको हो उक्त कार्य वा सेवा प्राप्त नहुने अवस्था भएमा करदाताले दाखिला गरेको पैतिस दिनभित्र निवेदन दिनुपर्नेछ । उक्त व्यहोरा साचो देखिएमा राजस्व परामर्श समितिको निर्णयानुसार एक महिनाभित्र रकम फिर्ता गर्न सकिनेछ ।

२९. सहकारी ऐन, २०७५ मा संशोधन: सहकारी ऐन, २०७५ को दफा ५ को उपदफा (१) मा दर्ता अधिकारी समक्ष पश्चात रु. १०००।- (अक्षरूपी एक हजार रुपैया मात्र) राजस्व दाखिला गरी भन्ने व्यवस्था थप गरिएको छ ।

३०. शिक्षा ऐन, २०७७ मा संशोधन: दफा ६२ उपदफा (४) पश्चात देहाय बमोजिमको उपदफा (५) कायम गरिएको छ ।

(५) उपदफा (१) बमोजिम अनुमति लिदाँ आर्थिक ऐनले तोके बमोजिमको राजस्व बुझाउनुपर्नेछ ।

३१. खारेजी तथा बचाऊ: (१) कृषि व्यवसाय प्रवर्द्धन ऐन, २०७५ को दफा ८ को उपदफा (१) को खण्ड (क) खारेज गरिएको छ ।

(२) भिमाद नगरपालिका कर तथा गैर कर राजस्व छुट तथा मिन्हा सम्बन्धी मापदण्ड, २०७८ खारेज गरिएको छ ।

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

अनुसूची-१

(दफा २ सँग सम्बन्धित)

सम्पत्ति कर व्यवस्थापन कार्यविधि, २०७९ बमोजिम

अनुसूची-२

(दफा ३ सँग सम्बन्धित)

सम्पत्ति कर व्यवस्थापन कार्यविधि, २०७९ बमोजिम

अनुसूची-३
(दफा ४ सँग सम्बन्धित)
बहाल कर

सि.नं.	करसूची	विवरण	दर	कैफियत
१.	घरबहाल कर	सरकारी निकाय तथा अन्य संघ संस्था कम्पनी लि.ले बहालमा लिएको घर जग्गा भवन	१० प्रतिशत	
		एकलौटी फर्म साझेदारी तथा प्रा.लि. ले बहालमा लिएको घर तथा भवन	१० प्रतिशत	
		व्यक्तिले आवासिय प्रयोजनका लागि बहालमा लिएको घर	५ प्रतिशत	
२.	जग्गा बहाल कर	उत्पादनमूलक व्यवसायिक कृषि प्रयोजनको लागि बहालमा लिएको जग्गा	३ प्रतिशत	
		व्यापार तथा व्यवसायिक प्रयोजनको लागि बहालमा लिएको जग्गा	५ प्रतिशत	

द्रष्टव्यः

- सम्झौतामा उल्लेख गरिएको रकमको अनुसूची ३ बमोजिमको दर रेटले हुन आउने रकम र तोकिएको निर्धारित न्यूनतम रकममा जुन बढी हुन्छ बढी हुने रकमको आधारमा बहाल कर लगाइनेछ।
- संगठित संघ संस्था, कम्पनी, कार्यालय बहालमा बसेवापत बहाल रकम बुझाउदा अग्रीम स्रोतमै बहाल रकम कट्टी गरी कट्टी गरेको रकम नगरपालिकामा दाखिला गर्नुपर्नेछ।
- बहालमा लागेको सम्पत्तिको विवरण कार्यालयबाट उपलब्ध गराएको फारम अनुसार सत्यतथ्य विवरण पेस गर्नुपर्नेछ। झुटो विवरण पेस गरी कर दाखिला गरेमा यस ऐन बमोजिम जरिवाना लगाइनेछ।
- बहाल करको मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा हुन आउने रकम दाखिला गर्न सकिनेछ।
- करदाताले नगरपालिका क्षेत्रभित्रको आफ्नो बहाल आयमा थपघट भएमा वा बहालमा नलागेको अवस्थामा ३५ दिन भित्र वडाको सिफारिस सहित कार्यालयमा सोको विवरण एवम जानकारी पेस गर्नुपर्नेछ।
- एकपटक बहालकर दाखिला गरेपछि बहालमा नलागेको भनी कर छुट गरिने छैन तर बहालमा नलागि रिक्त भएकोमा वडा कार्यालयको सर्जिमिन मुचुल्का सहितको सिफारिस संलग्न गरी खाली भएको मितिले ७ (सात) दिनभित्र जानकारी दिएमा बहाल कर छुट दिन सकिनेछ।
- घर बहालमा लगाउने व्यक्ति घर बहाल करको करदाता हुनेछ तर कम्पनी वा संस्था मार्फत घर बहालमा दिएको हकमा उक्त कम्पनी वा संस्था घर बहालको करदाता हुनेछ।
- बहाल कर एक आर्थिक वर्ष कटाएर तिरेमा १० प्रतिशत जरिवाना लाग्नेछ र सोहि बराबरको ब्याज असुल गरिनेछ।

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

अनुसूची-४
(दफा ५ सँग सम्बन्धित)

व्यवसाय कर

क्र.स.	व्यवसायको विवरण	सुरु दर्ता दर (रु.)	एकाइ	नवीकरण	कैफियत
१.	होटल, लज एवं साधारण होटल				
(क)	१० बेड भन्दा माथि	२५००		१७५०	
(ख)	६ देखि १० बेड सम्म	२०००		१४००	
(ग)	५ बेड सम्म	१५००		१०५०	
२.	रेष्टुरेन्ट (मःम, तास, सेकुवा आदि)	१०००		७००	
३.	मिठाई पसल	१०००		७००	
४.	कपडा पसल				
(क)	थोक	२०००		१४००	
(ख)	खुद्रा	१५००		१०५०	
५.	फेन्सी पसल	२०००		१४००	
६.	व्यूटि पार्लर/मेकअप स्टुडियो	१५००		१०५०	
७.	कस्मेटिक	१०००		७००	
८.	ऊनी धागो पसल	१०००		७००	
९.	जुत्ता चप्पल पसल	१५००		१०५०	
१०.	निर्माण सामाग्री (हार्डवेयर)	३५००		२५००	
११.	खाद्यान्न, किराना				
(क)	थोक	३५००		२५००	
(ख)	खुद्रा	७००		५००	
१२.	भाडापसल (थोक/खुद्रा)	२५००		१७५०	
१३.	पुस्तक/स्टेसनरी/गिफ्टपसल	१५००		१०५०	
१४.	छापाखाना/अफसेट/प्रेस	२०००		१४००	
१५.	आर्ट/फ्लेक्सप्रिन्ट	१५००		१०५०	

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

क्र.स.	व्यवसायको विवरण	सुरु दर्ता दर (रु.)	एकाइ	नवीकरण	कैफियत
१६.	फोटो स्टुडियो	१५००		१०५०	
१७.	इन्टरनेट/ इन्ट्रानेट				
(क)	चालुपूँजी ५ लाख सम्म	२५००		१७५०	
(ख)	चालुपूँजी १० लाख सम्म	३५००		२५००	
(ग)	चालुपूँजी १०लाख भन्दा माथि	४५००		३१५०	
१८.	केवल नेटवर्क/ डिसहोम	३५००		२५००	
१९.	टि.भी.,फ्रिज, घडी, रेडियो बिक्री	२५००		१७५०	
२०.	टि.भी., फ्रिज, घडी, रेडियो आदि मर्मत	१०००		७००	
२१.	मोबाइल बिक्री तथा मर्मत	२०००		१४००	
२२.	पंखा तथा स्टोभ मर्मत	१०००		७००	
२३.	साइकल बिक्री तथा मर्मत	१५००		१०५०	
२४.	मोटरसाइकल, मोटर पार्ट्स/ वर्क्सप	३०००		२१००	
२५.	मोटरसाइकल सोरुम	५०००		३५००	
२६.	गाडी सोरुम	२००००		१४०००	
२७.	ड्राईभिङ इन्टिच्यूट	३०००		२१००	
२८.	टायर				
(क)	बिक्री	१५००		१०५०	
(ख)	मर्मत	७००		५००	
२९.	ग्रिल उद्योग	२०००		१४००	
३०.	टेण्ट हाउस/ साउण्ड सिस्टम	१५००		१०५०	
३१.	लाउण्ड्री पसल	७००		५००	
३२.	मादल पसल	५००		३५०	
३३.	गोवरग्याँस कम्पनी	१५००		१०५०	
३४.	पाउरोटी/ चाउमिन उद्योग तथा भण्डार	१०००		७००	
३५.	चलचित्र मन्दिर	१५००		१०५०	

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

क्र.स.	व्यवसायको विवरण	सुरु दर्ता दर (रु.)	एकाइ	नवीकरण	कैफियत
३६.	बैंक/वित्तीय संस्था/सहकारी संस्था				
(क)	"क" र "ख" वर्गको लागि	१२०००		८४००	
(ख)	"ग" र "घ" वर्गको लागि	८५००		६०००	
(ग)	इस्योरेन्स कम्पनी	१००००		७०००	
(घ)	लघुवित्त वित्तीय संस्था	८०००		५६००	
(ङ)	वचत तथा ऋण सहकारीको १०० सम्म सदस्य भएको	३०००		२१००	
(च)	वचत तथा ऋण सहकारीको ५०० सम्म सदस्य भएको	५०००		३५००	
(छ)	वचत तथा ऋण सहकारीको ५०० भन्दा बढी सदस्य भएको	८५००		६०००	
(ज)	महिला सहकारीको लागि (वचत तथा ऋण)	१५००		१०५०	
(झ)	कृषि सहकारीको लागि	२०००		१४००	
(ञ)	अन्य सहकारी संस्था	३०००		२१००	
(ट)	प्रति शाखा कार्यालय	१००० थप		७००	
३७.	कलर ल्याव	२०००		१४००	
३८.	पशु औषधी पसल				
(क)	बजार क्षेत्र	२०००		१४००	
(ख)	ग्रामिण क्षेत्र	७५०		५२५	
३९.	बीज भण्डार				
(क)	बजार क्षेत्र	१५००		१०५०	
(ख)	ग्रामिण क्षेत्र	७५०		५२५	
४०.	दाना बिक्री पसल	१२००		८५०	
४१.	इलेक्ट्रिक (बिजुली)				
(क)	थोक	४०००		२८००	
(ख)	खुद्रा	२०००		१४००	

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

क्र.स.	व्यवसायको विवरण	सुरु दर्ता दर (रु.)	एकाइ	नवीकरण	कैफियत
४२.	रंगरोगन बिक्री	४०००		२८००	
४३.	फर्निचर उद्योग				
(क)	स.मिल ट्रल सहित	७५००		५२५०	
(ख)	स.मिल	५०००		३५००	
(ग)	सर्कुलर	२५००		१७५०	
(घ)	फर्निचर पसल	२५००		१७५०	
४४.	मिल कुटानी पिसानी	१५००		१०५०	
४५.	सुनचाँदी प्रा.लि	७०००		५०००	
४६.	सुनचाँदी पसल	५०००		३५००	
४७.	आइसक्रिम				
(क)	उद्योग	२०००		१४००	
(ख)	पसल	७००		५००	
४८.	कपडा सिलाई				
(क)	सर्टिङ सुटिङ	२५००		१७५०	
(ख)	सिलाई कटाई	७००		५००	
४९.	हेयर कटिङ				
(क)	दुई कुर्सी सम्म	१०००		७००	
(ख)	दुईकुर्सी भन्दा बढी	२०००		१४००	
५०.	कानून व्यवसाय	२०००		१४००	
५१.	निर्माण व्यवसायी (घ वर्गको इजाजत पत्र)				
(क)	दर्ता निवेदन दस्तुर	१५००		१५००	
(ख)	दर्ता प्रमाण पत्र दस्तुर	१५०००		१५०००	
(ग)	नवीकरण	५०००		३५००	
(घ)	प्रतिलिपी	५००		५००	
(ङ)	नामसारी	२५००		२५००	

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

क्र.स.	व्यवसायको विवरण	सुरु दर्ता दर (रु.)	एकाइ	नवीकरण	कैफियत
(च)	जरिवाना	३०००		३०००	
(छ)	घ वर्गको निर्माण व्यवसाय दर्ता	२०००		२०००	
५२.	आयल पम्प	५०००		३५००	
५३.	फोटोकपि, कुरीयर, फ्याक्स, कम्प्युटर र टेलिफोन (सेवा)	१०००		७००	
५४.	अन्य उद्योग				
(क)	साना	३५००		२५००	
(ख)	घरेलु	६००		४५०	
(ग)	लघु	१०००		७००	
५५.	सपिङ्ग सेन्टर	७०००		५०००	
५६.	डिपार्ट्मेन्टल सेन्टस/मिनी मार्ट	१५०००		१०५००	
५७.	तरकारी/फलफूल पसल	६००		४५०	
५८.	चश्मा पसल	१०००		७००	
५९.	माछा, मासु पसल	१५००		१०५०	
६०.	नर्सरी फलफूलका विरुवा बिक्री वितरण	६००		४५०	
६१.	माटोको भाडा बनाउने	६००		४५०	
६२.	टेक्निकल इन्स्टिच्यूट/ भाषा शिक्षण/ ट्यूसन/ कोचिङ्ग/ होस्टेल	३०००		२१००	
६३.	कन्सल्टेन्सी				
(क)	कन्सल्टेन्सी फर्म संस्थागत दर्ता/नवीकरण	७०००		५०००	
(ख)	इन्जिनियर दर्ता	३०००		२१००	
(ग)	ओभरसियर दर्ता	२०००		१४००	
६४.	ज्योतिष सेवा	७००		५००	
६५.	सिलाई, बुनाई, पेन्टिङ्ग, कटिङ्ग प्रशिक्षण	७००		५००	
६६.	विषय विशेषज्ञ /विज्ञ	१०००		७००	
६७.	स्नुकर/पुलवोर्ड	१०००		७००	

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

क्र.स.	व्यवसायको विवरण	सुरु दर्ता दर (रु.)	एकाइ	नवीकरण	कैफियत
६८.	भिडियो गेम	१०००		७००	
६९.	इट्टा भट्टा	४००००		२८०००	
७०.	रेमिटेन्स सेवा	१०००		७००	
७१.	कटिङ्ग ढुंगा	२५००		१७५०	
७२.	क्रसर उद्योग	५५०००		३८५००	
७३.	ब्लक उद्योग	३५००		२५००	
७४.	क्याटरिङ्ग सेवा	१५००		१०५०	
७५.	लेखापढी व्यवसाय	१०००		७००	
७६.	मेशिनरी/टुल्स	१५००		१०५०	
७७.	प्लाई/सिसा पसल	१५००		१०५०	
७८.	डान्स/म्यूजिक प्रशिक्षण सेन्टर	१५००		१०५०	
७९.	स्पोर्ट्स हाउस	१५००		१०५०	
८०.	पशुपन्छी/मत्स्यपालन	१०००		७००	
८१.	पुजा सामग्री पसल	७००		५००	
८२.	खेलौना/गुडिया/ कुशन बनाउने उद्योग-पसल	३०००		२१००	
८३.	हल्का पेय पदार्थ विक्रि पसल	१०००		७००	
८४.	मदिरा पसल				
(क)	थोक	३०००		२१००	
(ख)	खुद्रा	१५००		१०५०	
८५.	कृषि समूह दर्ता	५००		१००	
	म्याद नाघेर आएमा			५००	
८६.	कृषि/पशुफर्म	१०००		७००	
८७.	होम स्टे दर्ता	१००००		२०००	
८८.	मोबाइल टावर	१५०००	प्रति सेवा	१०००	
८९.	ढुवानी सेवा	३०००		२१००	

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

क्र.स.	व्यवसायको विवरण	सुरु दर्ता दर (रु.)	एकाइ	नवीकरण	कैफियत
९०.	यातायात सेवा/कम्पनी	३०००		२१००	
९१.	अनलाइन कम्पनी दर्ता	३०००		२१००	
९२.	नगरपालिका हल भाडा	२०००	प्रति दिन	२०००	
९३.	बडा कार्यालय हल भाडा	१०००	प्रतिदिन	१०००	
९४.	पानी प्रशोधन केन्द्र	४०००		२८००	
९५.	ट्याटु हाउस	४०००		२८००	
९६.	लेखा परिक्षण फर्म	२०००		१४००	
९७.	बिमा एजेन्ट	१५००		१०५०	
९८.	फन पार्क	२०००		१४००	
९९.	नोटरी पब्लिक	२०००		१४००	
१००.	ट्राभल एजेन्सी	४०००		२८००	
१०१.	रिसोर्ट	५०००		३५००	
१०२.	प्याराग्लाइडिङ्ग	१००००		७०००	
१०३.	सिनेमा डकुमेन्ट्री/भिडियो निर्माण शुल्क	१५००	प्रति पटक	१५००	
१०४.	अनलाइन न्यूज	१०००		७००	
१०५.	स्थानीय पत्रिका	१०००		७००	
१०६.	ग्रामेन्ट उद्योग	५०००		३५००	
१०७.	बेबील्यान्ड	२०००		१४००	
१०८.	पलम्वीड पसल सेवा	२०००		१४००	
१०९.	ह्युम पाइप उद्योग	२०००		१४००	
११०.	ग्यास सप्लायर्स	२०००		१४००	
१११.	हेल्मेट पसल	२०००		१४००	
११२.	स्टिकर हाउस	१०००		७००	
माथि वर्गिकरणमा समावेश नभएका सेवा व्यवसायको कारोवार वा स्तर हेरी वार्षिक राजश्व परामर्श समितिको सिफारिसमा नगर प्रमुखको निर्णय बमोजिम हुनेछ ।					

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

अनुसूची-५

(दफा ६ सँग सम्बन्धित)

जडिबुटी कवाडी र जीवजन्तु कर

क्र.सं.	करसूची	दर (रु. मा)		नवीकरण	कैफियत
१.	कवाडी सामानको थोक बिक्रेता	३,०००		२,१००	

अनुसूची-६

(दफा ७ सँग सम्बन्धित)

विज्ञापन कर

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

क्र.सं.	करसूची	विवरण	एकाइ	दर	कैफियत
१	विज्ञापन	साईनबोर्ड, ग्लोबोर्ड, होडिडबोर्ड, स्टल आदिमा २५ वर्गफुट सम्म	प्रति वर्गफुट	५०	
		तुल व्यानर, स्टिकर, पोष्टर लगायतका (प्रति व्यानर)	१ हप्ताको लागि	५०	
			१ हप्ता भन्दा बढी	१००	
		होर्डिड बोर्ड, डिजिटल डिस्प्ले प्रति स्लाइड	प्रति वर्ग फिट	२५०	
		पोल व्यानर (हस्त लिखित वा प्रिन्ट)	प्रति गोटा प्रति हप्ता	१००	
		होर्डिड बोर्ड, डिपिएस बोर्ड, साइन बोर्ड, ग्लो बोर्ड २५ वर्ग फिट भन्दा माथि	प्रति वर्ग फिट	१८०	
		भित्ति लेखन, सटर पेन्टिङ्ग (जुनसुकै प्रयोजनको लागि)	प्रति वर्ग फिट	५०	

द्रष्टव्यः

१. अनुसूची-६ मा उल्लेख भए बमोजिमका प्रचार सामाग्रीहरूको नगरपालिकामा पूर्व स्वीकृति लिएर मात्र राख्न पाइनेछ।
२. स्वीकृति नलिई राखिएका प्रचार सामाग्रीहरू विदेशी तथा मल्टिनेशनल कम्पनीहरूको प्रचार सामाग्रीहरूको हकमा गरेको दरमा दोब्बर कर असुल गरिनेछ।
३. विज्ञापन प्रयोजनले घर, पसल, होटल, मल, कम्प्लेक्स, रेष्टुरेण्ट, शोरुम, पेट्रोल पम्प, सिनेमाहल, अस्पताल, मेला/महोत्सव, बैंक तथा वित्तीय संस्था भित्र वा बाहिर राखिने विज्ञापनजन्य बोर्ड, पोस्टर, पम्प्लेट, बन्टिङ्ग, झण्डा, सटर पेन्टिङ्ग, भ्याकुम, स्टिकर जस्ता सबै सामाग्रीहरूको कर संकलन गरिनेछ।
४. कुनै फर्म तथा कम्पनीले आफ्नो व्यापार प्रवर्द्धनका लागि आफ्नो ब्राण्ड कलर तथा विज्ञापन सामाग्रीहरू नगरक्षेत्रभित्र व्यवसायिक स्थानहरूमा जहाँ राखेपनि त्यसको कर लाग्नेछ।
५. नगरपालिका क्षेत्रभित्रका व्यवसायीहरूले आफ्नो परिचयको लागि बढीमा ४*५ (२० वर्ग फिट) सम्मको १ थान बोर्डमा विज्ञापन कर लिन पाइने छैन।

अनुसूची-७

(दफा ८ सँग सम्बन्धित)

मनोरञ्जन कर

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

गण्डकी प्रदेश सरकारको आर्थिक ऐन, २०८२ अनुसार हुनेछ।

अनुसूची-८

(दफा ९ सँग सम्बन्धित)

पटके व्यवसाय कर

क्र.सं.	कर सूची	विवरण	एकाइ	दर	कैफियत
१.	फेन्सी/खुद्रासामान गाडीद्वारा घुमाएर बेच्नेहरुका लागि		प्रति दिन	२००	नगरपालिकामा व्यवसाय दर्ता नभएको हकमा मात्र
२.	खाद्यान्न सामान गाडीद्वारा घुमाएर बेच्नेहरुका लागि		प्रति दिन	२००	
३.	आलु/तरकारी गाडीद्वारा घुमाएर बेच्नेहरुका लागि		प्रति दिन	२००	
४.	पोका/झोलामा सामान राखी मानिस आफैले बेच्ने		प्रति दिन	२०	
५.	पोका/झोलामा सामान राखी साइकलमा लिएर बेच्ने		प्रति दिन	५०	
६.	पोका/झोलामा सामान राखी मोटरसाइकलमा लिएर बेच्ने		प्रति दिन	७०	
७.	रांगाभैसी व्यवसायिक प्रयोजनमा आयात		प्रति गोटा	२००	
८.	खसी बोका बंगुर व्यवसायिक प्रयोजनमा आयात		प्रति गोटा	५०	
९.	हाँस कुखुरा र अन्य पंक्षी व्यवसायिक प्रयोजनमा आयात	प्रति गाडी		२००	
		प्रति मोटरसाईकल		७०	
		प्रति साईकल		३०	
१०.	चनाचटपट पानी पुरी	प्रतिदिन		५०	

नोट: डोका डालामा तरकारी तथा फलफुल राखी बजारमा घुमाएर बेच्ने किसानहरुको हकमा पटके व्यवसाय कर लिईने छैन।

अनुसूची ९

(दफा १० सँग सम्बन्धित)

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

स्वास्थ्य सेवा शुल्क

क्र.सं.	विवरण	दर (रु.)	एकाइ	कैफियत
१.	अस्पताल तथा नर्सिङ होम दर्ता	१००००	प्रति शैया	
	नवीकरण	२०००	प्रति शैया	
२.	डाइग्नोस्टिक सेन्टर दर्ता	१००००	प्रति सेवा	
	नवीकरण	२०००	प्रति सेवा	
३.	पोलि क्लिनिक/क्लिनिक दर्ता	१००००	प्रति सेवा	
	नवीकरण	२०००	प्रति सेवा	
४.	आयुर्वेद अस्पताल/बैकल्पिक चिकित्सा दर्ता	५०००	प्रति शैया	
	नवीकरण	२०००	प्रति शैया	
५.	आयुर्वेद क्लिनिक दर्ता	५०००	प्रति सेवा	
	नवीकरण	२०००	प्रति सेवा	
६.	डेन्टल क्लिनिक दर्ता	५०००	प्रति सेवा	
	नवीकरण	२०००	प्रति सेवा	
७.	फार्मेसी/औषधी पसल/मेडिकल दर्ता	५०००		
	नवीकरण	२०००		

द्रष्टव्यः

प्रत्येक आर्थिक वर्षको पौष मसान्तभित्र कर दाखिला गरेमा १० प्रतिशत छुट हुने र १ आर्थिक वर्षपछि १० प्रतिशत जरिवाना र १० प्रतिशत ब्याज थप हुदै जानेछ।

अनुसूची-१०

(दफा ११ सँग सम्बन्धित)

सरसफाइ शुल्क

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

सि.नं.	कर सूची	विवरण	एकाइ	दर	कैफियत
१	सरसफाई शुल्क	बजार क्षेत्र	मासिक	१५०	
		बजार क्षेत्र बाहेक	मासिक	१००	

द्रष्टव्य:-

१. सरसफाई शुल्क अर्को व्यवस्था नभए सम्म नगर उद्योग वाणिज्य संघलाई संकलन गर्न अख्तियारी दिइनेछ।
२. शुल्क उठाउदा नगर उद्योग वाणिज्य संघले रसिद छपाई नगरपालिकाबाट प्रमाणित गराउनुपर्नेछ।
३. नगर उद्योग वाणिज्य संघले त्यसको हिसाब किताब सहितको विवरण प्रत्येक ४ महिनामा नगरपालिकामा उपलब्ध गराउनुपर्नेछ।

अनुसूची-११

(दफा १२ सँग सम्बन्धित)

शिक्षा सेवा शुल्क

क्र.सं.	कर सूची	विवरण	एकाइ	दर	कैफियत
१.	विद्यालय सञ्चालन स्वीकृत सिफारिस/ अनुमति (संस्थागत)	मन्टेश्वरी		३०००	
		आधारभुतसम्म		३०००	
		माध्यमिकसम्म		५०००	
		क्याम्पससम्म		७५००	
२.	विद्यालय कक्षा वृद्धि सिफारिस/ अनुमति (संस्थागत)	आधारभुतसम्म		१०००	
		माध्यमिकसम्म		१५००	
		क्याम्पससम्म		२०००	
३.	विषयविज्ञ (शिक्षक) सूचीकृत आवेदन दस्तुर	मा.वि तह		१०००	
		आ.वि		८००	
४.	मन्टेश्वरी दर्ता			२५००	
५.		आधारभुत तह	बजार क्षेत्र	४०००	
			ग्रामीण क्षेत्र	२५००	

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

	संस्थागत विद्यालय	माध्यमिक तह	बजार क्षेत्र	७०००	
			ग्रामीण क्षेत्र	३०००	
६.	निजी क्याम्पस			७०००	
७.	सामुदायिक विद्यालय प्रमाणीकरण			२००	
८.	आधारभूत तहको शैक्षिक प्रमाणपत्र नामथर जन्म मिति सच्याउने दस्तुर			३००	
९.	वैदेशिक शिक्षा परामर्श सेवा			२०००	
१०.	शैक्षिक परामर्श सेवा			२०००	
११.	छात्रावास/होस्टेल			२०००	
१२.	विद्यालय बाहिर ट्युसन कोटिड कक्षा सञ्चालन			५०००	
१३.	ब्रिज कोर्स			५०००	
१४.	विद्यालय ठाँउसारी सिफारिस (संस्थागत)			१५००	

द्रष्टव्य:-

ग्रामिण क्षेत्र भन्नाले देहाय बमोजिम स्थान बाहेकका स्थानहरूलाई जनाउँनेछ।

- (क) वडा नं. ६ का सबै स्थान,
- (ख) वडा नं. ७, पुरानो बजार,
- (ग) वडा नं. ३ जलौदी क्षेत्रको मुल सडको दाँयाबाँया २०० मिटर सम्म,
- (घ) वडा नं. ५ रिसिङ्गपाटन क्षेत्र मूल सडकको दाँया बायाँ २०० मिटर सम्म।

अनुसूची-१२
(दफा १३ सँग सम्बन्धित)

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

एफ. एम. सञ्चालन दस्तुर

क्र.सं.	विवरण	दर	कैफियत
१.	एफ.एम. सञ्चालन		
(क)	१०० कि.वा. सम्म	१५००	
(ख)	१०० कि.वा . भन्दा माथि	२५००	

अनुसूची १३
(दफा १४ सँग सम्बन्धित)
न्यायिक दस्तुर

क्र.सं.	कर सूची	विवरण	एकाइ	दररेट	कैफियत
१.	निवेदन दस्तुर	उजुरी		१००	
२.	फिराद तथा उजुरी पत्र दस्तुर			१००	ठाडो उजुरी समेत
३.	प्रतिउत्तर पत्र दस्तुर			१००	
४.	मिलापत्रको निवेदन			१००	
५.	मिलापत्र बक्सौनी				
(क)	अदालती शुल्कको हकमा	२५००० सम्म बिगो भएको		५००	
		२५०००-५०००० सम्म बिगो भएको		५ प्रतिशतको दरले	
		५०००१-१००००० सम्म बिगो भएको		३.५ प्रतिशतको दरले	
		१००००१-५००००० सम्म बिगो भएको		२ प्रतिशतको दरले	
		५००००१-२५००००० सम्म बिगो भएको		१.५ प्रतिशतको दरले	
६.	सम्पत्ती रोक्का निवेदन			५००	
७.	वारिसनामा दस्तुर			१००	

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

८.	मेलमिलाप कर्ता सूचीकृत			२००	
९.	मेलमिलाप कर्ता नवीकरण			१००	
१०.	मिसिल नक्कल		प्रति पाना	१०	

द्रष्टव्य- अदालती शुल्क तथा अन्य न्यायिक दस्तुर मुलुकी देवानी संहितामा उल्लेख भए बमोजिम हुनेछ।

अनुसूची १४
(दफा १५ सँग सम्बन्धित)
परीक्षा शुल्क

क्र.सं.	कर सूची	विवरण	एकाइ	दररेट	कैफियत
१.	परीक्षा सम्बन्धी दरखास्त फाराम शुल्क	अधिकृतस्तर	प्रति	१०००	
		सहायकस्तर	दरखास्त	४००	
		कार्यालय सहयोगी वा श्रेणीविहन स्तर		३००	

द्रष्टव्य:- अन्य दस्तुर गण्डकी प्रदेश लोकसेवा आयोगले निर्धारण गरे बमोजिम हुनेछ

अनुसूची १५
(दफा १६ सँग सम्बन्धित)
नक्सापास दस्तुर

क्र.सं.	भौतिक संरचनाको विवरण	एकाइ	दररेट (प्रति व.फि.)		कैफियत
			नयाँ भौतिक संरचना	अभिलेखिकरण	
१.	आर.सी.सी.फ्रेम स्ट्रक्चर	एकढलान सम्म	५	२०	
		दुईढलान सम्म	६	२४	
		सो भन्दा माथि	८	३२	
२.	सिमेन्टको जोडाइमा इट्टा वा ढुंगाको गारो (न्यूनतम २३ से.मी. मोटाई)आर.सी.सी. टायल जस्तापाता छाना		२	४	

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

३.	GIS नक्सा A4 साईज	प्रतिपाना सादा	२५		
		प्रतिपाना रंगिन	१००		
४.	भवन निर्माण दरखास्त फाराम (पुस्तक)		१०००		
५.	घर निर्माण नक्शाको नक्कल दस्तुर		७००		
६.	घर निर्माण प्रमाणापत्र नामसारी		१०००		
७.	माटोको जोडाईमा इट्टा वा ढुंगाको गारो-कच्ची घरको हकमा १ तला सम्म एकमुष्ट रू. ५०० र दुई तला र सो भन्दा माथि रू.७५० लाग्नेछ।				

अनुसूची-१६

(दफा १७ सँग सम्बन्धित)

स्थानीय उत्पादन शुल्क

क्र.सं.	विवरण	एकाइ	दररेट (रू.)
१.	ढुङ्गा, गिट्टी, बालुवा, ग्राबेल र रोडा	प्रति क्यू फिट	२.५०
२.	स्लेट	प्रति क्यू फिट	२.५०
३.	भट्टामा प्रयोग गर्ने माटो लगायत अन्य माटो समेत	प्रति क्यू फिट	०.३०
४.	इट्टा निकासी	प्रति हजार	५०
५.	ब्लक निकासी	प्रति गोटा	०.२०
६.	पशु चौपाय सानो खसी बोका	प्रति गोटा	२०
७.	पशु चौपाय ठुलो पाडा, रागा, बंगुर	प्रति गोटा	५०
८.	पंक्षी कुखुरा हाँस लगायतका प्रजाति	प्रति गोटा	१
९.	अदुवा	प्रति क्वीन्टल	२०
१०.	फलफूल सुन्तला केरा लगायतका फलफूल प्रजाति	प्रति क्वीन्टल	५०
११.	तरकारी	प्रति क्वीन्टल	२०
१२.	माछा	प्रति क्वीन्टल	२००
१३.	कटीङ्ग ढुङ्गा		
	१२ इन्च वा सो भन्दा ठुलो प्रति पिस	प्रति पिस	०.५०
	१२ इन्च वा सो भन्दा सानो प्रति पिस	प्रति पिस	०.२५
१४.	पानी	प्रति लिटर	०.१०
१५.	साल जातको काठ गोलाई	प्रति क्यू फिट	३०
	साल जातको काठ चिरान	प्रति क्यू फिट	५०

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

१६.	खयर जातको काठ गोलाई	प्रति क्यू फिट	२५
१७.	सिसौ गोलाई	प्रति क्यू फिट	२०
	सिसौ चिरान	प्रति क्यू फिट	३०
१८.	अन्य कुकाठ गोलाई	प्रति क्यू फिट	१०
	अन्य काठ चिरान	प्रति क्यू फिट	१५
१९.	दाउरा	प्रति ट्याक्टर	५००
		प्रति ट्रक	१५००
२०.	बाँस	प्रति घना	२
२१.	सिसा	प्रति बोतल	०.०५
२२.	प्लाष्टिक	प्रति किलो	०.१
२३.	कवाडी कागज	प्रति किलो	०.२५
२४.	टिन तथा फलाम	प्रति किलो	०.५
२५.	डढेको मोविल	प्रति लिटर	०.२५
२६.	जडिबुटी	प्रति के.जि.	१

अनुसूची-१७
(दफा १८ सँग सम्बन्धित)
पार्किङ्ग शुल्क

क्र.सं.	कर सूची	विवरण	एकाइ	दर (रु. मा)	कैफियत
१.	सवारी पार्किङ शुल्क	ठूला सवारी साधन	वटा	५०	
		बस, मिनिबस, ट्रक, ट्याक्टर	वटा	३५	
		साना सवारी साधन	वटा	२५	
		स्कुटर, मोपेड, मोटरसाइकल	वटा	१०	

अनुसूची-१८
(दफा १९ सँग सम्बन्धित)
सेवा शुल्क दस्तुर

क्र.सं.	कर सूची	विवरण	एकाइ	दररेट	कैफियत
(क)	सिफारिस/प्रमाणित				

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

क्र.सं.	कर सूची	विवरण	एकाइ	दररेट	कैफियत
१.	सवै प्रकारको सम्पत्ति नामसारी सिफारिस			५००	
२.	मोही लगत कट्टा सिफारिस			५००	
३.	घर कायम सिफारिस			१०००	
४.	सर्जमिन मुचुल्का			५००	
५.	छात्रवृत्ति सिफारिस	विपन्न विद्यार्थी छात्रवृत्ति सिफारिस		निःशुल्क	
		अन्य		२००	
६.	अस्थायी बसोबास सिफारिस			६००	
७.	स्थायी बसोबास सिफारिस			५००	
८.	नागरिकता सिफारिस	नागरिकता/प्रति लिपी		२००	
९.	अंगिकृत नागरिकता सिफारिस			२५००	
१०.	वैवाहिक अंगिकृत नागरिकता सिफारिस			१०००	
११.	गैरआवासिय नागरिकता सिफारिस			२०००	
१२.	आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित			१०००	
१३.	आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित			निःशुल्क	
१४.	विद्युत जडान सिफारिस		सामान्य	५००	विपन्नलाई निःशुल्क
			ग्रिफेज	२०००	
		पूर्जा नभएको हकमा		१०००	
१५.	धारा जडान सिफारिस			५००	
१६.	जिवित रहेको सिफारिस			५००	
१७.	कुनै व्यक्तिको नाम थर जन्म मिति तथा वतन फरक-फरक भएको भए सो व्यक्ति एकै हो भन्ने सिफारिस गर्ने			५००	

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

क्र.सं.	कर सूची	विवरण	एकाइ	दररेट	कैफियत
१८.	नाम थर जन्म मिति संशोधनको सिफारिस गर्ने			५००	
१९.	कित्ताकाट सिफारिस गर्ने			५००	
२०.	जग्गा मूल्यांकन सिफारिस/हैसियत प्रमाणित	रु.५ लाखसम्म		१०००	
		रु.५ लाखदेखि ५० लाखसम्म		४०००	
		रु.५० लाख माथि		६०००	
२१.	वहाल करको लेखाजोखा सिफारिस			५००	
पुनः संशोधन वा प्रतिलिपि लिंदा जुन प्रयोजनका लागि सिफारिस गरिएको हो सोका लागि लाग्ने दस्तुरको १० प्रतिशत मात्र राजश्व लिईनेछ ।					
२२.	व्यवसाय बन्द सिफारिस			५००	
२३.	व्यवसाय सञ्चालन नभएको सिफारिस			५००	
२४.	व्यापार व्यवसाय नभएको सिफारिस			५००	
२५.	अदालती शुल्क मिनाहा सिफारिस			निःशुल्क	
२६.	नाबालक परिचयपत्र सिफारिस			१५०	
२७.	चौपाया ढुवानी सिफारिस			५००	
२८.	उद्योग / व्यवसाय दर्ता सिफारिस	घरेलु/लघु		५००	
		साना		६००	
		मझौला		१५००	
		ठूला		२०००	
२९.	उद्योग ठाँउसारी सिफारिस			१५००	
३०.	आन्तरिक बसाईसराई सिफारिस			२००	
३१.	व्यक्तिगत विवरण सिफारिस			६००	
३२.	जग्गा दर्ता सिफारिस	१ रोपनी सम्म	व्यवसायिक	१५००	
			आवास क्षेत्र	१०००	
			कृषि क्षेत्र	५००	
			व्यवसायिक	३००	

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

क्र.सं.	कर सूची	विवरण	एकाइ	दररेट	कैफियत
		१ रोपनी भन्दा माथि प्रति रोपनी थप	आवास क्षेत्र	२००	
			कृषि क्षेत्र	१००	
३३.	संरक्षक सिफारिस	व्यक्तिगत		निःशुल्क	
		संस्थागत		५००	
३४.	नेपाल सरकारको नाममा बाटो कायम सिफारिस			निःशुल्क	
३५.	नेपाल सरकारको नाममा बाटो कायम सिफारिस (प्लटिड)			१५०००	
३६.	लेनदेनका लिखत प्रमाणित			बिगोको ०.५ प्रतिशत	
३७.	जिवितसँगको नाता प्रमाणित			७००	
३८.	मृतकसँगको नाता प्रमाणित			५००	
३९.	बन्द घर तथा कोठा खोल्न रोहवरमा वस्ने			१०००	
४०.	निःशुल्क वा सःशुल्क स्वास्थ्य उपचारको लागि सिफारिस गर्ने			१०००	निःशुल्कको हकमा राजश्व नलाग्ने
४१.	अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने कार्य			७००	
४२.	संस्था सम्बन्धी सिफारिस (टोल विकास संस्था बाहेक)	दर्ता		१०००	
		नवीकरण		५००	
४३.	घरबाटो प्रमाणित			५००	
४४.	चारकिल्ला प्रमाणित			५००	
४५.	जन्म मिति प्रमाणित			५००	
४६.	विवाह प्रमाणित			५००	
४७.	मृत्यु प्रमाणित			५००	

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

क्र.सं.	कर सूची	विवरण	एकाइ	दररेट	कैफियत
४८.	नेपाली वा अङ्ग्रेजी (कर चुक्ता प्रमाणित)			१०००	
४९.	ठेगाना प्रमाणित			५००	
५०.	जनजाती दलित खस आर्य प्रमाणित			५००	
५१.	घरपाताल प्रमाणित			निःशुल्क	
५२.	कागज/मञ्जुरीनामा प्रमाणित			५००	
५३.	हकवाला वा हकदार प्रमाणित			१०००	
५४.	अविवाहित प्रमाणित			१०००	
५५.	जग्गा रेखांकनको कार्य/ सो कार्यमा रोहवर			५००	
५६.	जग्गाधनी पूर्जा हराएको सिफारिस			५००	
५७.	जग्गाधनी दर्ता प्रमाण पुर्जामा घरकायम गर्ने सिफारिस			५००	
५८.	जग्गाको हक सम्बन्धमा सिफारिस			५००	
५९.	अंग्रेजी सिफारिस तथा प्रमाणित			५००	
६०.	जन्मदर्ता	जन्मदर्ता		२००	पैंतिस दिनभित्र गरेमा निःशुल्क
		प्रतिलिपि		५००	
६१.	मृत्युदर्ता	मृत्युदर्ता		२००	पैंतिस दिनभित्र गरेमा निःशुल्क
		प्रतिलिपि		५००	
६२.	बसाईसराई दर्ता	दर्ता		२००	पैंतिस दिनभित्र गरेमा निःशुल्क
		प्रतिलिपि		५००	
६३.	सम्बन्ध विच्छेद दर्ता	दर्ता		२००	पैंतिस दिनभित्र गरेमा निःशुल्क
		प्रतिलिपि		५००	
६४.	विवाहदर्ता	विवाहदर्ता		२००	पैंतिस दिनभित्र गरेमा निःशुल्क
		प्रतिलिपि		५००	

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

क्र.सं.	कर सूची	विवरण	एकाइ	दररेट	कैफियत
६५.	व्यक्तिगत घटना तथा नागरिक अभिलेख दर्ता किताब हेरेको दस्तुर			२००	
६६.	उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारका सिफारिस/प्रमाणितहरू			५००	
६७.	पेन्सन कार्ड वा सो सम्बन्धी सिफारिस	हकवाला संरक्षण सम्बन्धी सिफारिस		६००	
		पेन्सन पारिवारीक विवरण सिफारिस		६००	
		पेन्सनका लागि अन्य सिफारिस		६००	
६८.	संघ संस्था सम्बन्धी दस्तुर शुल्क	दर्ता सम्बन्धी दस्तुर		१०००	
		नवीकरण सम्बन्धी दस्तुर		५००	
		प्रमाणित सम्बन्धी दस्तुर		५००	
६९.	समूह/संस्थाको विधान फोटोकपी प्रमाणित	प्रतिपाना		१०	
७०.	काठ दाउराको कटान सिफारिस			५००	
	अन्य			१०००	
७१.	सनाखतको सिफारिस			५००	
७२.	अमिन शुल्क			३०००	
७३.	टेलिफोन सिफारिस			५००	
७४.	टेलिफोन टावर सिफारिस/अनुमति सिफारिस			२०००	
७५.	गैरसरकारी संस्था सूचीकृत			२०००	
७६.	प्लटिङ्ग सेवा शुल्क	पाँच रोपनी सम्म		५००००	प्लटिङ्गको मापदण्ड लागू हुने

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

क्र.सं.	कर सूची	विवरण	एकाइ	दररेट	कैफियत
		पाँचरोपनी देखि दश रोपनी सम्म		७५०००	
		दश रोपनी देखि माथि		१०००००	
७७.	संघसंस्था/जल उपभोक्ता संस्था/सहकारी टोलविकास संस्था प्रमाणपत्र प्रतिलिपी दस्तुर			५००	
७८.	व्यवसाय दर्ता प्रमाणपत्र प्रतिलिपि दस्तुर			२००	
७९.	व्यवसाय नामसारी			२००	
८०.	व्यवसायिक योजना निर्माण			१५००	
८१.	कृषि तथा पशुपंक्षी दर्ता शुल्क	कुकुर/बिरालो		१००	
		अन्य		२०	
८२.	ल्याब टेष्ट	छाला		२०	
		दुध (CMT)		२०	
		रगत		२००	
		शारिरिक		२०	
		गोबर		२०	
८३.	पोथी कुकुर/बिरालो बन्ध्याकरण			१५००	
८४.	भाले कुकुर/बिरालो बन्ध्याकरण			१०००	
८५.	अन्य पशु सर्जरी			५००	
८६.	डोजर इजाजत शुल्क			१००० प्रतिदिन	
८७.	घर प्रमाणित				
(क)	एक तला			५००	
(ख)	दुई तला			७००	
(ग)	तीन तला			९००	
(घ)	चार तला			१२००	
(ङ)	पाँच तला			१५००	

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

क्र.सं.	कर सूची	विवरण	एकाइ	दररेट	कैफियत
ख	अन्य सिफारिस/प्रमाणित				
१.	सिफारिसका लागि निवेदन दस्तुर			निःशुल्क	
२.	अन्य फुटकर निवेदन			निःशुल्क	
३.	कोटेशन फाराम शुल्क			आर्थिक प्रशासन नियमानुसार	
४.	टेन्डर फाराम शुल्क			आर्थिक प्रशासन नियमानुसार	
५.	घरपालुवा कुकुर दर्ता र नवीकरण दस्तुर			१००	
६.	भरुवा बन्दुक सिफारिस दस्तुर			२००	

अनुसूची-१९
(दफा २० सँग सम्बन्धित)
साना सवारी साधन कर

क्र.सं.	कर सूची	विवरण	एकाइ	दर	कैफियत
१.	अटोरिक्सा, ई-रिक्सा		वार्षिक कर	५०००	नवीकरण
			दर्ता शुल्क	५०००	
२.	रुट इजाजत पत्र			५००	

अनुसूची-२०
(दफा २१ सँग सम्बन्धित)
पर्यटन शुल्क

क्र.सं.	कर सूची	विवरण	दर	कैफियत
१.	प्रवेश शुल्क	घाइच ल्हूम	३०	प्रति व्यक्ति
		सतिकोट गुफा	२०	प्रति व्यक्ति
		सिद्धगुफा	५०	पिकनिकको लागि १००० लाग्ने
		पिपलडाँडा	२०	पिकनिकको लागि ५०० लाग्ने

अनुसूची-२१
(दफा २२ सँग सम्बन्धित)
बहाल बिटौरी शुल्क

क्र.स.	कर विवरण	बिटौरी शुल्क
१.	नगरपालिका आफैले निर्माण रेखदेख वा सञ्चालन गरेको संरचना उपयोग गरे वापत	कार्यपालिकाको निर्णय अनुसार
२.	सार्वजनिक र ऐलानी जग्गामा बनेका संरचनाहरूमा	प्रति वर्ग फुटमा रु.१ (जसमा पक्की तला अनुसार थप हुन सक्ने)

द्रष्टव्य:-

(क) अनुसूची-२१ को बुँदा नं. २ मा उल्लेखित जग्गामा पक्की तला अनुसार सोहि बमोजिम बढदै जानेछ।

(ख) जग्गाको हकको दर देहाय बमोजिम हुनेछ ।

क्र.स.	क्षेत्र	दर रेट (प्रति रोपनीमा)	कैफियत
१.	वडा नं. ६ को बजार क्षेत्र	रु.३,०००।-	
२.	वडा नं. ६ को ग्रामिण क्षेत्र	रु.१,०००।-	
३.	वडा नं. ७ को बजार क्षेत्र	रु.२,०००।-	
४.	वडा नं. ७ को ग्रामिण क्षेत्र	रु.१,०००।-	
५.	वडा नं. ८ को बजार क्षेत्र	रु.१,५००।-	
६.	वडा नं. ८ को ग्रामिण क्षेत्र	रु.८००।-	
७.	वडा नं. ५ को बजार क्षेत्र	रु.१५००।-	
८.	वडा नं. ५ को ग्रामिण क्षेत्र	रु.९००।-	
९.	वडा नं. ३ को बजार क्षेत्र	रु.१५००।-	
१०.	वडा नं. ३ को ग्रामिण क्षेत्र	रु.७००।-	

(ग) माथि उल्लेखित वडा बाहेक वडा नं. १,२,४,८ र ९ को हकमा देहाय बमोजिम हुने

क्र.स.	सडकको किसिम	दर रेट (रु.मा)
१.	पक्की सडकले छोएको	रु.१०००।-
२.	ग्राभेल सडकले छोएको	रु.५००।-
३.	कच्ची	रु.२००।-

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

४.	गोरेटो	रु.१००।-
----	--------	----------

(घ) शुल्क छुटको हकमा:

यदि करदाताले आ.व. २०८०/०८१ पूर्वको बहाल विटौरी शुल्क स्वः इच्छाले दाखिला गर्न चाहेमा देहाय बमोजिमको शुल्क आ.व. २०८२।०८३ को दर रेटको आधारमा निर्धारण गरिनेछ।

क्र.स.	अवधि	छुट शुल्क प्रतिशतमा	कैफियत
१.	२०७६।०७७- २०८०।०८१	२५ प्रतिशत	
२.	२०७०।०७१-२०७६।०७७	५० प्रतिशत	
३.	२०७०।०७१ भन्दा अगाडी	७५ प्रतिशत	

(ङ) बहाल विटौरी शुल्क तिरेको रसिदलाई अन्य सरकारी प्रयोजनका लागि प्रमाणको रूपमा मान्य हुने छैन। बहाल विटौरी शुल्क तिरेको आधारमा उपभोगकर्ताले निजी स्वामित्वमा हकदावी गर्न पाइने छैन। उक्त रसिद अन्य कानूनी प्रयोजनको लागि मान्य हुने छैन।

अनुसूची-२२

(दफा २३ सँग सम्बन्धित)

जलस्रोतको उपयोग तथा अनुमति दस्तुर

क्र.स.	जलस्रोतको उपयोग, सर्वेक्षण र अनुमति सम्बन्धी दस्तुर शुल्क	विवरण	एकाइ	दर	कैफियत
१.	अनुमति पत्र दस्तुर शुल्क			१५००	
२.	खानेपानी र घरेलु उपयोग			१०००	
३.	सिंचाई			२५००	
४.	पशुपालन तथा मत्स्य पालन जस्ता कृषि जन्य उपयोग			२०००	
५.	घरेलु उद्योग, औद्योगिक व्यवसाय तथा खानी जन्य उपयोग			१००००	
६.	जल यातायात			५०००	
७.	अन्य उपयोग			५००	
८.	खानेपानी र घरेलु उपयोग			१०००	
९.	पानीको मुहान दर्ता/जलस्रोत उपभोक्ता समिति दर्ता			५००	

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

	नवीकरण			२५०	
--	--------	--	--	-----	--

अनुसूची- २३

(दफा २४ सँग सम्बन्धित)

प्राकृतिक स्रोत शुल्क

गण्डकी प्रदेश सरकारको आर्थिक ऐन, २०८२ ले तोके बमोजिम हुनेछ।

अनुसूची-२४

(दफा २५ सँग सम्बन्धित)

प्रशासनिक दण्ड जरिवाना

क्र.स.	विवरण	दस्तुर रकम	कैफियत
१.	अनुमति नलिई प्लटिङ्ग गरेमा	१,००,०००	५ रोपनी सम्मको लागि
२.	अनुमति नलिई पलटिङ्ग गरेमा	१,५०,०००	५ रोपनी भन्दा बढीको लागि
३.	आय ठेक्का वाहेक नगरपालिकामा बुझाउनुपर्ने कर तथा गैर कर सोही आर्थिक वर्ष भित्र तोकिएको समयमा नबुझाएमा	१० प्रतिशत	
४.	निशेधित क्षेत्रमा निर्माण सामाग्री राखेमा	रु.१०००।-	१ पटकको लागि
५.	सार्वजनिक स्थानमा विभिन्न प्रकारका फोहरमैला फालेमा	फोहरमैला व्यवस्थापन ऐन अनुसार	
६	प्राकृतिक जन्य सामाग्रीहरू जस्तै गिट्टि बालुवा ढुङ्गा माटो आदि सामानको अनुमति बेगर उत्खनन् तथा निकासी गरेको पाईएमा		
(क)	मेसेनरी औजार तथा जे.सि.भि. सार्वजनिक जग्गामा प्रयोग गरेमा	३००००	
(ख)	मेसेनरी औजार तथा जे.सि.भि. निजी जग्गामा प्रयोग गरेमा	२००००	
(ग)	ट्रिपर प्रयोग भएमा	२००००	
(घ)	ट्याक्टर प्रयोग भएमा	१२०००	
(ङ)	दोस्रो पटक सबैको लागि सामान जफत सहित	थप १० प्रतिशत	

(खण्ड ९) भिमाद असार ३१ गते, २०८२ साल (संख्या ५)

७.	तोकिएको भन्दा बढी गहिराइमा उत्खनन गरेमा	३० हजार रुपैया	
८.	बिहान ६ बजे अघि र बेलुकी ६ बजे पश्चात उत्खनन तथा सङ्कलन कार्य गरेमा	क्रम संख्या ६ बमोजिमकै जरिवाना	
९.	पानी, हिलो, धुलो वा गिट्टी चुहाउँदै, उडाउँदै वा झाँदै नदिजन्य स्रोतको ढुवानी गरेमा	३ हजार रुपैया प्रतिपटक, पटकेमा दोब्बर तेब्बर हुँदै जाने	
१०.	आर्थिक वर्षको अन्तमा स्टक प्रमाणित नगरेमा	न्यूनतम राजश्व गणना गरी सो को १० प्रतिशत	
११.	सामाजिक संघ संस्था समयमा दर्ता गर्न नआएमा	रु.१००	
१२.	कर सम्बन्धी झुटो विवरण पेस गरेमा	पचास प्रतिशत कर रकमको	
१३.	अण्डर ग्राउण्ड पार्किङ प्रयोजनको लागि नक्सापास गरी अन्य कार्य गरेमा	रु.१०००	

द्रष्टव्य:- यस अनुसूचीमा नपरेका विषय संघीय सरकार तथा प्रदेश सरकारको आर्थिक ऐन अनुसार निर्धारण गर्न बाधा पर्ने छैन।

प्रमाणिकरण मिति: २०८२/०३/३१

आज्ञाले
कमल प्रसाद पुन
प्रमुख प्रशासकीय अधिकृत

सूचना तथा अभिलेख केन्द्र, भिमाद मुद्रित। मूल्य रु. १२०